



कालीगण्डकी गाउँपालिका, विर्घा, स्याङ्जा

---

स्थानीय राजपत्र

खण्ड: ५ संख्या: १२ मिति: २०७८/०९/३०

भाग – १

प्रशासकीय कार्यविधि(नियमित गर्ने) ऐन, २०७८

आज्ञाले,  
प्रमुख प्रशासकीय अधिकृत

प्रस्तावना:

नेपालको संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहलाई तोकिएको अधिकार क्षेत्रभित्रका विषयमा आवश्यक कानून बनाई प्रशासकीय कार्यविधि नियमित गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम कालीगण्डकी गाउँपालिकाको दशौं गाउँसभाले यो ऐन बनाएको छ ।

**१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ:** १) यो ऐनको नाम कालीगण्डकी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७८ रहेको छ ।

२) यो ऐन कालीगण्डकी गाउँपालिका क्षेत्रभित्र तुरुन्त लागू हुनेछ ।

**२. परिभाषा:** (१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा:-

(क) “ऐन” भन्नाले कालीगण्डकी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७८ सम्झनु पर्छ ।

(ख) “कार्यपालिका” भन्नाले कालीगण्डकी गाउँकार्यपालिकालाई सम्झनुपर्छ ।

(ग) “गाउँपालिका” भन्नाले कालीगण्डकी गाउँपालिकालाई सम्झनुपर्छ ।

(घ) “सभा” भन्नाले नेपालको संविधानको धारा २२३ बमोजिमको गाउँसभा सम्झनुपर्छ ।

(ङ) “संविधान” भन्नाले नेपालको संविधानलाई सम्झनुपर्छ ।

**३. नियम बनाउने अधिकार:** (१) नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिकालाई तोकिएका अधिकार क्षेत्रभित्रका विषयमा तोकिएको कार्य जिम्मेवारी निर्वाह गर्न अपनाउनु पर्ने कार्यविधि नियमित गर्नको निमित्त कालीगण्डकी गाउँकार्यपालिकाले कर्मचारी व्यवस्थापन सम्बन्धी नियम र अन्य आवश्यक नियम बनाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नियम बनाउँदा संघीय तथा प्रदेश कानून बमोजिम स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने विषयमा मात्र बनाउनु पर्नेछ ।

**४. निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने:** (१) संविधान, ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको अधिनमा रही कालीगण्डकी गाउँ कार्यपालिकाले आवश्यकता अनुसार निर्देशिका, कार्यविधि र मापदण्ड बनाई लागू गर्न सक्नेछ । यो ऐन लागू हुनु भन्दा अगाडी गाउँपालिकाबाट बनेको ऐन, निर्देशिका, कार्यविधि तथा मापदण्ड यसै ऐन बमोजिम बनेको मानिनेछ ।